



एम्नेस्टी इन्टरनेसनल प्रेस विज्ञप्ति

मंसिर ८, २०७४

नेपाल : निर्वाचनका क्रममा सुरक्षाको सुनिश्चतता र मानवअधिकारको सम्मान गरियोस् ।

नेपालको ऐतिहासिक प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा नेपालका अधिकारीहरूले उम्मेदवार तथा मतदाताहरूलाई गायत सबै मानिसको सुरक्षा र हितको संरक्षण गर्नुपर्दछ, एम्नेस्टी इन्टरनेसनलले आज बतायो ।

विभिन्न राजनीतिक दलका निर्वाचन अभियानकर्ताहरूले देशको विभिन्न भागमा विष्फोटक पदार्थको प्रयोग लगायत हिंसाका घटनाहरूको सामना गरिरहेको पछिल्ला घटनाक्रमले मतदाताहरू मतदान गर्न जाने क्रममा उनीहरूको सुरक्षा र व्यक्तिगत हितका सवालमा त्रास बढाइरहेको छ ।

“नेपाली अधिकारीहरूले मानिसहरूको अभिव्यक्ति स्वतन्त्रताको अधिकार र शान्तिपूर्वक भेला हुन तथा सभा गर्न पाउने अधिकारको संरक्षण गर्नुका साथै सार्वजनिक सुरक्षा सुनिश्चित गर्नुपर्दछ । सबै हिंसाका घटनाहरूको स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुनुपर्दछ र यी घटनाका सन्दिग्धहरूलाई निष्पक्ष सुनुवाइको माध्यमबाट जवाफदेही बनाइनुपर्दछ ” एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने ।

“सुरक्षा बलहरूले आफ्नो कर्तव्य पालना गर्ने क्रममा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्नु पर्दछ । स्वेच्छाचारी हिरासत वा बलको अधिक प्रयोगका माध्यमबाट मानिसका अधिकारहरू उल्लङ्घन गर्नका लागि हिंसालाई बहाना बनाउनु हुँदैन । कानून कार्यान्वयन गर्ने अधिकारीहरूले आत्म रक्षा वा अन्य कोही गम्भीर चोटपटक लाग्ने वा मृत्यु हुन सक्ने निकट खतराको प्रतिरक्षामा मात्रै बन्दुकको प्रयोग गर्न सक्नेछन् र सार्वजनिक भेला व्यवस्थापन गर्न वा सो भेला तितरबितर पार्न बन्दुकको प्रयोग गर्न मिल्दैन ।”

पृष्ठभूमि

गएका केही दिन यता पूर्व उपप्रधानमन्त्रीहरू, पूर्व मन्त्रीहरू, पूर्व सभामुख लगायतका प्रमुख तीन दलका नेताहरू लक्षित दर्जनों बिष्फोटका घटनाहरू भएका छन् । यी घटनाहरूमा दर्जन भन्दा बढी सर्वसाधारण कार्यकर्ताहरू गम्भीर घाइते भएका छन् । अहिलेसम्म निर्वाचनका कुनै उम्मेदवार भने घाइते भएका छैनन्

गत हप्ता, पूर्वी नेपालको चुनावी र्यालीमा सहभागी हुने क्रममा रहेका पूर्व सञ्चारमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीका उम्मेदवार शेरधन राई सवार गाडिमा बम प्रहार हुँदा उहाँ मुस्किलले जोगिनुभयो । त्यसैगरी पूर्व अर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका उच्च नेता रामशरण महत र नेपाली काङ्ग्रेसकै पार्टी उपसभापति रामचन्द्र पौडेलमाथि पनि क्रमशः नुवाकोट मा कात्तिक ३० र लमजुङ्गमा मंसिर २ मा बम आक्रमण भएको थियो ।

**AMNESTY
INTERNATIONAL**



AMNESTY INTERNATIONAL NEPAL SECTION
Amnesty Marga, Basantanagar
P.O. Box 135, Balaju, Kathmandu, Nepal
T: +977 (1) 4364706 and 4364431
Fax: +977 (1) 4354987
E: info@amnestynepal.org W: www.amnestynepal.org

हिंसाको जवाफस्वरूप प्रहरीले चुनावको खिलापमा रहेको र चुनावविरुद्ध अभियान चलाइरहेको माओवादीबाट छुट्टिएर बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का २०० भन्दा बढी विरोधकर्ताहरूलाई हिरासतमा लिएको छ ।